



राक्सिराङ्ग गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ०४, संख्या १३, मकवानपुर, माघ २८ गते, २०७७ साल

भाग २

राक्सिराङ्ग गाउँपालिका

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम राक्सिराङ्ग गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सोही दफाको उपदफा (३) बमोजिम सर्व साधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

राक्सिराङ्ग गाउँपालिका विद्यालय प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७७

संवत् २०७७ सालको कार्यविधि नं. ५६

राक्सिराङ्ग गाउँपालिका विद्यालय प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७७

प्रस्तावना

नेपालको संविधानको अनुसुची ८ मा माध्यमिक तह सम्मको शिक्षण सिकाईको संचालन तथा त्यसको नियन्त्रण स्थानीय तहको दायित्व भनी स्पष्ट उल्लेख भएको र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ को दफा ३३ को उपदफा(२) मा कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न बाधा पर्ने छैन भनि स्पष्ट उल्लेख भए बमोजिम कोरोना भाईरसको संक्रमणलाई न्यूनिकरण गर्दै विद्यालयमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नको लागि "राक्सिराङ्ग गाउँपालिकाले विद्यालय प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन (पहिलो शंसोधन) कार्यविधि, २०७७" जारी गर्न वाञ्छनीय भएकोले,

राक्सिराङ्ग गाउँ कार्यपालिकाको मिति २०७७ साल माघ २७ गते बसेको सन्ताउन्नौं बैठकले यो शंसोधन कार्यविधि स्वीकृत गरी जारी गरेको छ ।

परिच्छेद-१

प्रारम्भिकः

१. संक्षिप्त नाम र प्रारम्भः(१) यस कार्यविधिको नाम "राक्सिराङ्ग गाउँपालिका विद्यालय प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन (शंसोधन) कार्यविधि, २०७७" रहेको छ ।

(२) यो कार्यविधि थानीय राजपत्रमा प्रकाशनभएपछि प्रारम्भ हुनेछ ।

२. दफा ६ को खण्ड “ख” को सट्टा देहायको खण्ड “ख” राखिएको छ :

(ख) विद्यार्थीहरूलाई खाजा घरबाट ल्याउनको लागि सूचना जारी गर्न सकेछैन र कोरोना भाईरसको संक्रमणको जोखिम कम भएकोले विद्यालयमा रहेका चमेना गृह संचालन गर्न वाधा पर्ने छैन ।

आज्ञाले

युवराज आचार्य
प्रमुख प्रशासकिय अधिकृत

राक्सिराङ्ग गाउँपालिका, चैनपुर, मकवानपुर/ मुद्रण रु ५ मात्र ।